



राजदेवी नगरपालिका

# स्थानीय राजपत्र

---

खण्ड : १

संख्या : २७

मिति : २०७९/०४/१२

---

भाग-२

राजदेवी नगरपालिका

राजदेवी नगरपालिका नगर प्रहरी व्यबस्थापन कार्यविधि, २०७९

---

राजदेवी नगर कार्यपालिकाको कार्यालय, राजदेवी, रौतहट

## नगरपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७९

नगर कार्यपालिकाबाट स्वीकृत मिति : २०७९।०४।११

श्री नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्थानिय सरकार संचालन ऐन मा व्यवस्था भए बमोजिम राजदेवी नगरपालिका, रौतहटले आफ्नो कार्य क्षेत्रमा नगरपालिका नगर प्रहरी राख्न आवश्यक भएको हुनाले स्थानीय सरकार संचालन् ऐन २०७४ को दफा ११ को उपदफा (२) क (१). ले दिएको अधिकार प्रयोग गरी राजदेवी नगरपालिकाले यो कार्यविधि बनाएको छ ।

### परिच्छेद १

#### प्रारम्भिक

##### १. संक्षिप्त नाम र प्रारम्भ :

- (क) यो नियमावलीको नाम राजदेवी नगरपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७९ रहेको छ ।  
(ख) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

##### २. परिभाषा :

बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा -

- (क) “नगरपालिका नगर प्रहरी” भन्नाले स्थानिय तह संचालन् ऐन २०७४ को दफा ११ को उपदफा (२) क (१) ले दिएको अधिकार बमोजिम करार वा ज्यालादारीमा नियुक्त भएका व्यक्ति सम्फनु पर्छ ।  
(ख) “ऐन” भन्नाले स्थानिय तह संचालन् ऐन २०७४ सम्फनु पर्छ ।  
(ग) “कार्यक्षेत्र” भन्नाले यस नगरपालिकाले ओगटेको भुभाग वा नगरपालिकाको भित्री ठाउँ विशेषलाई वा वडाले ओगटेको भुभागलाई सम्फनु पर्छ ।  
(घ) “कार्यालय” भन्नाले नगरपालिकाको कार्यालय र वडा कार्यालय दुवैलाई सम्फनु पर्छ ।  
(ङ) “तोकिए वा तोकिए बमोजिम” भन्नाले यस कार्यविधि अन्तर्गत तोकिए वा तोकिए बमोजिम सम्फनु पर्छ ।  
(च) “पदपुर्ति समिति” भन्नाले नियम ६ बमोजिमको पदपुर्ति समिति सम्फनु पर्छ ।  
(छ) “कर्मचारी” भन्नाले नगरपालिका क्षेत्र भित्र कार्यरत नेपाल सरकार अन्तर्गत निजामती सेवा नियमावली अन्तर्गत नियुक्त भएका कर्मचारी सम्फनु पर्छ ।  
(ज) “वरिष्ठ समेत” भन्नाले वरिष्ठ नगरपालिका नगर प्रहरी भनि सम्फनु पर्छ ।  
(झ) “करार” भन्नाले अनुसची १ मा तोकिएको ढाँचा बमोजिम दुई वा सो भन्दा बढी पक्ष विच समय, पारिश्रमिक एवं आवश्यकता अनसार शर्तहरु समेत तोकेर तोकिएको कार्य सम्पादन गर्नको लागि गरिएको सम्झौता भनि सम्फनु पर्छ ।

## परिच्छेद २

### नगरपालिका नगर प्रहरीको श्रेणी, पद र कार्यालय सम्बन्धि व्यवस्था

#### ३. श्रेणी र पद :

- (क) नगरपालिका नगर प्रहरी राजपत्र अनड्डित र श्रेणी विहिन सरह हुनेछ ।
- (ख) नगरपालिका नगर प्रहरीको श्रेणी र पद देहाय अनसार हनेछ ।
  - (१) बरिष्ठ नगरपालिका नगर प्रहरी - राजपत्र अनड्डित चतुर्थ श्रेणी
  - (२) नगरपालिका नगर प्रहरी - श्रेणी विहिन

#### ४. पदसंख्या निर्धारण :

- (क) नगरपालिका नगर प्रहरीको पदसंख्या देहाय बमोजिम निर्धारण हुनेछ ।
  - (१) नगरपालिकाको प्रत्येक वडाहरूमा कम्तीमा १ जना नगरपालिका नगर प्रहरी र नगरकार्यपालिकाको कार्यालयमा कम्तीमा १ जना नगरपालिका नगर प्रहरी (१ जना बरिष्ठ नगरपालिका प्रहरी समेत) को अनिवार्य रूपमा व्यवस्था हुने गरी नगरपालिका नगर प्रहरीको पदसंख्या निश्चित गर्नुपर्नेछ ।
  - (२) नगरपालिकाका वडाहरूमा नगरपालिका नगर प्रहरीको संख्या निर्धारण गर्दा वडाको जनसंख्यालाई आधार बनाई प्रत्येक पाँच हजार जनसंख्याको लागि १ जना नगरपालिका नगर प्रहरी खटिने गरी सोही अनुसार पदसंख्या निर्धारण हुन सक्नेछ ।
- (ख) नियम ४ को उपनियम १ र २ अनुसार पदसंख्या निर्धारण गर्ने कार्य नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सिफारिशमा नगर कार्यपालिकाले गर्नेछ ।

#### ५. कार्यालय सम्बन्धि व्यवस्था :

- (क) नगरपालिका नगर प्रहरीको कार्यालय भन्नाले नगरपालिकाको कार्यालय वा नगरपालिकाले व्यवस्था गरे बमोजिमको कार्यालय वा नगरपालिका अन्तर्गतका वडा कार्यालय वा वडा कार्यालयले व्यवस्था गरे बमोजिमको कार्यालय हुनेछ ।
- (ख) बरिष्ठ नगरपालिका नगर प्रहरीको कार्यालय भन्नाले नगरपालिकाको कार्यालय वा नगरपालिकाले व्यवस्था गरे बमोजिमको कार्यालय हुनेछ ।

## परिच्छेद ३

### पदपुर्ति सम्बन्धि व्यवस्था

#### ६. नगरपालिका नगर प्रहरी सेवाको पदपुर्ति :

- (क) बरिष्ठ नगरपालिका नगर प्रहरीको पदपुर्ति नेपाल प्रहरी वा अन्य सुरक्षा निकायबाट अवकाश प्राप्त वा सुरक्षा निकायका अधिकृत अनुसुची २ मा तोकिएको योग्यता बमोजिमको नेपाली नागरिक मध्येबाट खुल्ला प्रतियोगिताद्वारा हुनेछ ।
- (ख) नगरपालिका नगर प्रहरीको पदपुर्ति अनुसुची २ मा तोकिएको योग्यता बमोजिमको नेपाली नागरिक मध्येबाट खुल्ला प्रतियोगिताद्वारा हुनेछ ।
- (ग) नगरपालिका नगर प्रहरीको पदपुर्ति गर्दा समावेशी तरिकाले हुने गरी भर्ना गर्नु पर्छ ।

(घ) नगरपालिका नगर प्रहरीको पदपुर्ति गर्दा नियम ४ बमोजिम चाहिने पदसंख्या अनुसार नेपालको सविंधान २०७२ एवं प्रचलित ऐन कानुनमा विद्यमान रहेको समावेशिताको व्यवस्था अनुसार भर्ना गर्नु पर्छ ।

#### ७. पदपुर्ति समितिको गठन :

- (क) नगरपालिका नगर प्रहरी सेवामा खुल्ला प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिको लागि अद्वितीयारवाला समक्ष सिफारिश गर्न देहाय बमोजिमको पदपुर्ति समिति गठन हुनेछ :-
- (१) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी - अध्यक्ष
  - (२) जिल्ला प्रशासन कार्यलयको प्रशासकीय अधिकृत - सदस्य
  - (३) नगर कार्यपालिकाको कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुख - सदस्य
  - (४) अवकाश प्राप्त वा कार्यरत अधिकृत स्तरको प्रहरी वा सुरक्षाकर्मी - विज्ञ सदस्य
  - (५) नगरकार्यपालिका कार्यालयका योजना शाखा प्रमुख - सदस्य
  - (६) नगरकार्यपालिका कार्यालयका नायब सुब्बा / खरिदार - सदस्य सचिव
- (ख) उपनियम क बमोजिम गठन भएको पदपुर्ति समितिले खुल्ला प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिको लागि अद्वितीयारवाला समक्ष सिफारिश गर्नको लागि आफु मध्येबाट कार्यपालिका सदस्यको संयोजकत्वमा सुरक्षा विज्ञ सहितको ३ सदस्यीय उपसमिति गठन गरी आफुमा रहेको अधिकार सुम्पन सक्नेछ ।
- (ग) नियम ७ को उपनियम क बमोजिम गठन भएको पदपर्ति समिति मा विज्ञ सदस्यको रूपमा राखिएका अवकाश प्राप्त अधिकृत स्तरको नगर प्रहरी वा सुरक्षाकर्मी आमन्त्रित सदस्यको रूपमा रहनेछ ।

#### ८. पदपुर्ति समितिको काम, कर्तव्य र अधिकार :

- (क) पदपुर्ति समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
- (१) नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) को पाठ्यक्रम निर्धारण गर्ने,
  - (२) पदपुर्ति कार्यतालिका बनाउने,
  - (३) परिक्षाको किसिम तोक्ने,
  - (४) पदपुर्तिको लागि विज्ञापन प्रकाशन गर्ने,
  - (५) परिक्षा संचालन गर्ने र नतिजा प्रकाशन गर्ने र
  - (६) नियुक्तिको लागि सिफारिश गर्ने ।
- (ख) पदपुर्ति समितिको काम, कर्तव्य र अधिकार सम्बन्धमा कुनै प्रकारको अवरोध वा जटिल समस्या आइपरेमा अद्वितीयारवाला समक्ष लिखित रूपमा जानकारी गराई निकास निकालिनेछ ।

#### ९. न्युनतम योग्यता :

नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) पदमा खुल्ला प्रतियोगिताद्वारा पुर्तिको लागि चाहिने न्युनतम योग्यता अनुसुची २ मा उल्लेख भए बमोजिम हुनेछ ।

## १०. विज्ञापन प्रकाशन :

- (क) पदपुर्ति समितिले पदपुर्तिको लागि विज्ञापन प्रकाशन गर्दा राष्ट्रिय स्तरको पत्रिकामा कम्तिमा
- १५ (पन्थ) दिनको दरखास्त दिन सक्ने समयावधी राखेर देहायको विषय समेत खुलाई विज्ञापन प्रकाशन गर्नुपर्नेछ ।
- (१) पदको नाम,
- (२) आवश्यक संख्या (पुरुष र महिला संख्या समेत खुलाउनु पर्ने),
- (३) दरखास्त दिने म्याद र स्थान,
- (४) दरखास्त दस्तुर,
- (५) आवश्यक न्युनतम शैक्षिक योग्यता,
- (६) पेश गर्नु पर्ने आवश्यक प्रमाणहरु,
- (७) सम्पर्क मिति र स्थान,
- (८) परिक्षाको तरिका र
- (९) अन्य शर्तहरु
- (ख) पदपुर्ति समितिले नियम १० को उपनियम क बमोजिम विज्ञापन प्रकाशन गर्दा चाहिए बमोजिमको संख्या र विषय एवं शर्त अनुसारको दरखास्त नपरेको अवस्थामा समितिको बैठक निर्णय अनुसार शर्तहरु थपघट गरी पुनः विज्ञापन प्रकाशन गर्न सक्नेछ ।

## ११. दरखास्त फाराम र प्रवेश पत्रको ढाँचा :

- (क) उम्मेदवारको दरखास्त फाराम र प्रवेश पत्रको ढाँचा अनुसुची ३ र अनुसुची ४ मा उल्लेख भए अनुसार हुनेछ ।
- (ख) उम्मेदवारले प्रवेश पत्र हराएमा निजसंग तोकिएको शुल्क तिहाई प्रवेश पत्रको प्रतिलिपि उपलब्ध गराइनेछ ।

## १२. परिक्षा संचालन :

- (क) पदपुर्ति समितिले आवश्यकता अनुसारको परिक्षाको किसिम तय गरी परिक्षा संचालन हुनेछ ।
- (ख) उपनियम क बमोजिम परिक्षा संचालन गर्दा हरेक परिक्षाको नतिजा प्रकाशन भए पश्चात ऋमवद्ध ढंगले परिक्षा संचालन हुनेछ ।

## १३. नतिजा प्रकाशन :

- (क) उम्मेदवारले प्रथम परिक्षा दिए पश्चात सो को नतिजा प्रकाशन गरेर प्रकाशित नतिजा अनुसार अर्को परिक्षामा सामेल हुन पाउनेछन् ।
- (ख) उम्मेदवारको लागि तय गरिएको अन्तिम प्रकारको परिक्षा अधिको नतिजा प्रकाशन गर्दा आवश्यक माग संख्यामा सो को दुई तिहाई संख्याले थप हुने गरी उतिर्ण भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिनेछ ।
- (ग) पदपुर्ति समितिले अन्तिम प्रकारको परिक्षा संचालन पश्चात नतिजा प्रकाशन गर्दा वैकल्पिक उम्मेदवारको रूपमा आवश्यक माग संख्यामा उतिर्ण बाहेक एक तिहाई संख्याले हुन आउने उम्मेदवारहरु वैकल्पिक उतिर्ण उम्मेदवार हुने गरी नतिजा प्रकाशन गरिनेछ ।

(घ) पदपुर्ति समितिले अन्तिम नतिजा प्रकाशन पश्चात उम्मेदवारहरुको नियुक्तिको लागि अखिलयारवाला समक्ष सिफारिश गर्नेछ ।

#### १४. नियुक्ति गर्ने अधिकारी :

- (क) पदपुर्ति समितिले अखिलयारवाला समक्ष सिफारिश भई सो को अनुमोदन भए पश्चात नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सफल उम्मेदवारलाई नियुक्ति दिनेछन् ।
- (ख) नियुक्ति दिने अधिकारीले सफल उम्मेदवारहरुलाई अनुमोदन भएको पन्थ दिन भित्र नियुक्ति दिनुपर्ने छ ।

#### १५. परिक्षण काल :

- (क) नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) पदमा नियुक्ति पाएको नगर प्रहरीलाई ६ (छ) महिनासम्म परिक्षण कालमा राखिनेछ ।
- (ख) उपनियम क अनुसार परिक्षण काल सन्तोषजनक भएको खण्डमा निजको नियुक्ति सदर गरी आवश्यकता अनुसार थप कार्यकालको लागि नियुक्ति दिइनेछ ।

#### १६. नियुक्ति वदर हुन सक्ने अवस्था :

- (क) देहायको अवस्थामा नियुक्ति गर्ने अधिकारीले नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) को नियुक्ति वदर गर्न सक्नेछ ।
- (१) परिक्षण कालमा कार्य सम्पादनमा दक्षता नदेखिएमा वा जिम्मेवारी वहन गर्न असक्षम देखिएमा वा अनुसुची ५ मा तोकिए बमोजिम आचरण, वा
- (२) नियम १५ को ख बमेजिम नियुक्ती सदर भई कार्य सम्पादन गरिरहेको नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) को अनुसुची ५ मा तोकिए बमोजिम आचरण सन्तोषजनक नदेखिएमा ।
- (ख) नियम १६ मा जे उल्लेख भए पनि नगरपालिका नगर प्रहरीले कुनै पनि जघन्य खालको अपराध गरेको भनि तत्काल सवुत प्रमाण सहित फेला परेमा निजको नियुक्ति स्वतः वदर हुनेछ ।

### परिच्छेद ४

#### नगरपालिका नगर प्रहरीको काम, कर्तव्य र अधिकार

#### १७. नगरपालिका नगर प्रहरीको काम, कर्तव्य र अधिकार :

- (क) नगरपालिका नगर प्रहरीको काम, कर्तव्य र अधिकारहरु देहाय बमोजिम हनेछ ।
- (१) नगरपालिका क्षेत्र भित्रका सार्वजनिक सम्पत्ति जस्तै बाटो, ढल, पाटी-पौवा, मठ मन्दिर, पेटी, चउर, आदिको हानी नोकसानी हुन नदिन नियमित रूपमा रेखदेख र सुरक्षाको व्यवस्था गर्ने र सो को जानकारी सम्बन्धित वडा कार्यालय मार्फत नगरपालिका प्रशासनलाई गराउने ।
- (२) सडे गलेका र वासी खानेकुराहरु बिक्री गरेको फेला परेमा प्रारम्भिक कार्यवाही चलाउने ।

- (३) चुन्नीकर छली ल्याएको, ईजाजत वेगर पेशा व्यवसाय गरेको तथा विज्ञापन गरेको भेटीएमा आवश्यक कार्यवाहीको लागि सम्बन्धित वडा कार्यालयलाई जानकारी गराउने ।
- (४) घर बहाल कर र फुटपाथ, हाटबजार कर उठाउने कार्यमा आवश्यक सहयोग गर्ने ।
- (५) छाडा चौपायाहरुलाई कान्जी हाउस पुऱ्याउने कार्यमा सहयोग गर्ने ।
- (६) सार्वजनिक आवागमनमा वाधा पुऱ्याउने गरी थुपारेका निर्माण सामाग्रीहरु हटाउन लगाउने ।
- (७) विना ईजाजत घर निर्माण कार्य भएको भेटीएमा रोक्का गरी सम्बन्धित वडा कार्यालय मार्फत कारवाही चलाउने व्यवस्था गर्ने ।
- (८) नगरपालिकाको ऐन, नियम र आदेशको बर्खिलाप गर्ने मानिसलाई सो नगर्न अनुरोध गर्ने र नमानेमा आवश्यक कारवाहीको लागि कार्यालयमा पेश गर्ने ।
- (९) नगरपालिकाको सम्पत्तिको रेखदेखमा सहयोग पुऱ्याउने ।
- (१०) कार्यालयको अत्यन्त जरुरी पत्र बुझाउने काममा सहयोग गर्ने ।
- (११) बिना ईजाजत जथाभावी बसोबास गर्ने, टहरा, छाप्रा आदि आदेशानुसार हटाउने कार्यमा सहयोग गर्ने ।
- (१२) आफु खटिएको कार्यालयको निर्देशानुसार अन्य कार्यहरु गर्ने ।
- (१३) गाउपालीकाको न्यायिक तथा मेलमिलाप कार्यमा आवश्यक सहयोग गर्ने ।
- (ख) वरिष्ठ नगरपालिका नगर प्रहरीले नियम १७ को उपनियम क बमोजिमका काम कर्तव्य र अधिकारहरुको जिम्मेवारी वहन गर्नुका साथै मातहतका नगरपालिका नगर प्रहरीहरुको कार्यमा समन्वय ल्याउनुका साथै निरिक्षण एवं नियन्त्रण गर्नु पर्नेछ ।

## परिच्छेद ५

### विदा एवं पारिश्रमिक सम्बन्ध व्यवस्था

#### **१८. विदा सम्बन्ध व्यवस्था :**

- (क) नगरपालिका नगर प्रहरीहरुले नेपाल सरकारले तोकेको सार्वजनिक विदा बाहेक देहाय बमोजिमको थप विदा उपभोग गर्न पाउनेछन् ।
- (१) नगरपालिका नगर प्रहरीले बर्षभरीमा जम्मा १२ दिन घर विदा पाउनेछन् ।
- (२) नगरपालिका नगर प्रहरीले बर्षभरीमा जम्मा ६ दिन विरामी विदा पाउनेछन् ।
- (३) नगरपालिका नगर प्रहरीले बर्षभरीमा जम्मा ६ दिन भैपरी विदा पाउनेछन् ।
- (४) पुरुष नगरपालिका नगर प्रहरीले कार्यकाल भरीमा जम्मा २ पटक प्रत्येक पटक १५ दिनको दरले सुत्केरी स्याहार विदा पाउनेछन् ।
- (५) महिला नगरपालिका नगर प्रहरीले कार्यकाल भरीमा जम्मा २ पटक प्रत्येक पटक ९८ दिनको दरले सुत्केरी विदा पाउनेछन् ।
- (६) नगरपालिका नगर प्रहरीले आफ्नो कुल धर्म अनसार क्रिया बस्नु परेमा वा निजको परिवारमा काज क्रिया गर्नको लागि सहोदर नाता सम्बन्ध व्यक्ति क्रिया बसेमा काज

क्रियामा सघाउन र महिला नगरपालिका नगर प्रहरीको हकमा निजको पति क्रिया बस्नु परेमा जम्मा १५ दिन किया विदा पाउनेछन् ।

(ख) उपनियम क मा उल्लेख भए बाहेक अन्य कुनै प्रकारको विदा दिइने छैन ।

(ग) उपनियम क मा उल्लेख भए अनुसारका विदाहरु अर्को बर्षको लागि सचिंत गर्न पाइने छैन ।

#### १९. पारिश्रमिक सम्बन्ध व्यवस्था :

(क) नगरपालिका नगर प्रहरीहरुको तलब/पारिश्रमिक देहाय बमोजिम हनेछ ।

(१) नगरपालिका नगर प्रहरीहरुको मासिक तलब/पारिश्रमिक नेपाल सरकारले तोकेको न्युनतम मासिक पारिश्रमिक भन्दा कम नहुने गरी नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

(२) वरिष्ठ नगरपालिका नगर प्रहरीको मासिक तलब वा पारिश्रमिक उपनियम क को १ बमोजिम तोकिएको पारिश्रमिक भन्दा थप सुविधा पाउने गरी नगर कार्यपालिकाले तोके बमोजिम हनेछ ।

(ख) नगरपालिका नगर प्रहरीहरुले कुनै पनि विदा बचाए बापत थप पारिश्रमिक सुविधा पाउने छैनन् ।

(ग) नगरपालिका नगर प्रहरीले १ बर्ष कार्य गरे पश्चात अर्को बर्ष कार्य गर्दा खाइपाइ आएको मासिक पारिश्रमिकको शत प्रतिशतले हुन आउने रकम चाडपर्व खर्च बापत आर्थिक सुविधाको व्यवस्था हुनेछ ।

(घ) नगरपालिका नगर प्रहरीहरुले तोकिएको कार्यक्षेत्रमा खटिएको व्यहोरा सम्बन्धित वडा वा नगरपालिका कार्यालयले प्रमाणित गरे पश्चात पारिश्रमिक भुक्तानी हुनेछ ।

#### परिच्छेद ६

#### अनुगमन, कार्य सम्पादन मुल्याङ्कन एवं नियन्त्रण

#### २०. अनुगमन :

(क) नगरपालिका तथा यसले ओगटेको भुभाग भित्र खटिएका नगरपालिका नगर प्रहरीको कार्यको अनुगमन कार्यलाई देहाय बमोजिम गरिनेछ ।

(१) नगरपालिका नगर प्रहरी खटिएको वडाको हकमा तहाँको वडा कार्यालयले तोकेका कर्मचारीले र नगरनगर कार्यपालिकाको हकमा तहाँबाट तोकिएका कर्मचारीले नियमित अनुगमन गर्नेछन् ।

(२) नगरपालिका प्रशासनबाट समेत नियमित अनुगमन कार्य गर्नु पर्दछ ।

(३) नगरपालिका अन्तर्गतका वडा कार्यालयले तहाँ खटिएका नगरपालिका नगर प्रहरीको अनुगमन प्रतिवेदन प्रत्येक ३ महिनामा नगरपालिका कार्यालयमा पेश गर्नुपर्नेछ ।

(४) नगरपालिका कार्यालयले वडा कार्यालयहरुबाट प्राप्त गरेको र आफ्नो अनुगमन प्रतिवेदन समेत तयार पारी नगर कार्यपालिकाको बैठकमा पेश गर्नुपर्नेछ ।

(ख) नगरपालिका नगर प्रहरीले प्रयोग गर्ने जिन्सी सामाग्रीहरुको नगरपालिका प्रशासनबाट तथा तोकिएको कर्मचारीबाट आवश्यकता अनुसार छड्के एवं नियमित जाँच हुनु पर्दछ ।

## २१. कार्य सम्पादन मुल्याङ्कन एवं नियन्त्रण :

- (क) नियम २० उपनियम क को ३ र ४ बमोजिम प्राप्त प्रतिवेदनहरुको आधारमा तेस्रो वैमासिकको अनुगमन प्रतिवेदन अख्तियारवाला समक्ष पेश भए पछि नगरपालिका नगर प्रहरीको कार्य सम्पादन मुल्यांकन कार्य हुनेछ ।
- (ख) नियम २१ को क अनुसार कार्य सम्पादन मुल्यांकन गर्नको लागि आवश्यक विधि र प्रक्रियाको प्रमुख प्रशासकीय अधिकृतले ढाँचा तयार गरी/गर्न लगाई नगर कार्यपालिकाबाट अनुमोदन गराउनुपर्नेछ ।
- (ग) नियम २१ को उपनियम क र ख अनुसार नगरपालिका नगर प्रहरीको सेवा अवधि थप गर्ने वा नगर्ने भन्नेमा नगरपालिकाको कार्यालयले नगर कार्यपालिकाको बैठकमा सिफारिश गर्नुपर्नेछ ।
- (घ) नगर कार्यपालिकाको बैठकबाट सिफारिश अनुमोदन भई आए पश्चात प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका प्रहरीको सेवा अवधि थप गर्नेछ ।
- (ङ) नगरपालिका नगर प्रहरीले आफु जुन वडा वा स्थानमा नगरपालिकाद्वारा खटाइएको हो सो कार्यक्षेत्र वा वडाको कार्यालयमा दैनिक रूपमा उपस्थित भई हाजिरी जनाई कार्य सम्पादन गर्नुपर्नेछ ।
- (च) नगरपालिका नगर प्रहरीको कार्य सम्पादन स्तरलाई उच्छृङ्खल हुन नदिन तोकिएको कार्यक्षेत्रका वडा कार्यालय र नगरपालिका कार्यालयले नियन्त्रण र आवश्यक निर्देशन गर्नेछ ।

### परिच्छेद ७

#### विविध

## २२. पोशाक :

- (क) नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) को पोशाक नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ ।
- (ख) उपनियम क बमोजिम पोशाकको व्यवस्था गर्दा नेपालको संविधानको प्रतिकुल हुने खालको पोशाकको व्यवस्था गर्न पाइने छैन ।
- (ग) नगरपालिकाको कार्यालयले पोशाक खर्च बापत नगरपालिकाले नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) लाई रकम उपलब्ध गराउन सक्नेछ ।

## २३. जिन्सी सामाग्री सम्बन्धमा :

- (क) नगरपालिकाको कार्यालयले नियम २२ को उपनियम क बाहेकको आवश्यक पर्ने जिन्सी सामाग्रीहरु नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) लाई उपलब्ध गराउनेछ ।
- (ख) नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) ले आफुले प्राप्त गरेका जिन्सी सामाग्रीहरु मसिक रूपमा अद्यावदीक गरी राख्नु पर्नेछ ।

## २४. विदा सम्बन्धि थप व्यवस्था :

- (क) नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) ले परिक्षण काल भरी परिच्छेद ५ को नियम १८ अनुसार पाउने विदा मध्ये घर विदा र विरामी विदा पाउने छैन ।

(ख) परिक्षण काल समाप्त भए पश्चात उपनियम के अनुसार नपाइने विदा समेतलाई जोड़ी नियम १८ अनुसार नै विदाको सुविधा प्राप्त हुनेछ ।

#### २५. उपदान सम्बन्धमा :

- (क) नगर कार्यपालिकाले नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) ले लगातार ५ वर्ष सेवा गरे पश्चात उपदान स्वरूप कार्यपालीकाले तोके बमोजिम आर्थिक सुविधा दिन सम्मेछ ।  
(ख) उपनियम के अनुसार नगर कार्यपालिकाले नियम बनाई उपदानको व्यवस्था गर्नेछ ।

#### २६. राजीनामा सम्बन्धमा :

- (क) नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) ले आफुले गर्दै आएको सेवा कार्य त्यागी राजीनामा दिन चाहेमा नगरपालिकाको कार्यालयमा आफुले कार्य छोडनु १ महिना अघि नै राजीनामा दिनु पर्नेछ ।  
(ख) यदि नियम २६ को उपनियम के अनुसार राजीनामा नदिएमा सेवा गरेको अन्तिम महिनाको पारिश्रमिक भुक्तानी पाउने छैन ।  
(ग) माथि उपनियम के खंभा जे लेखेको भएपनि यदि नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) ले असाध्य रोगव्याधिले वा ठुलो चोटपटकले गर्दा सेवा त्याग गरेमा वा निजको मृत्यु भएको खण्डमा निजले पाउनु पर्ने बांकी पारिश्रमिक नगरपालिकाको कार्यालयबाट प्राप्त हुनेछ ।

#### २७. बिमा सम्बन्धमा :

नगर कार्यपालिकाले नगरपालिका नगर प्रहरीको सुरक्षालाई ध्यानमा राख्दै उनीहरुको लागि आवश्यक बिमाको व्यवस्था गर्न सम्मेछ ।

#### २८. ऐन नियमको पालना :

नगरपालिकाको कार्यालयले यस नियमावली अनुसार करार सेवामा नियुक्त भएका प्रहरीहरुसंग सम्बन्धित दण्ड सजाय एवं पुरस्कारको लागि आवश्यक काम कार्यवाही गर्दा नेपालको संविधानको साथै देशमा विद्यमान रहेका ऐन नियममा रहेका प्रावधानहरुको अवलम्बन गरी आवश्यक काम कार्यवाही गर्नेछ ।

#### २९. ज्यालादारी व्यवस्था :

- (क) नगरपालिकाले आफ्नो भौगोलिक कार्यक्षेत्रको सुरक्षा वा मेला, चाडपर्व जस्ता अन्य कार्यको लागि अत्यावश्यक लागेमा दैनिक ज्यालादारीमा समेत नगरपालिका नगर प्रहरीको व्यवस्थापन गर्न सम्मेछ ।  
(ख) नियम २९ को उपनियम के अनुसार प्रहरीको नियुक्ती र पारिश्रमिक तोक्ने कार्य नगरपालिका अध्यक्षबाट अनुमती लिई प्रमुख प्रशासकिय अधिकृतले गर्नेछ ।  
(ग) नियम २९ को उपनियम के अनुसार नियुक्त भएको प्रहरीको अभिलेख राख्ने, कार्य सम्पादन गर्न लगाउने, अनुगमन गर्ने र हाजिरी प्रमाणित गर्ने कार्य नगरपालिका प्रशासन वा तोकिएको बडा कार्यालयले गर्नेछ ।  
(घ) ज्यालादारीमा खटिएका नगर प्रहरीको पारिश्रमिक नेपाल सरकारले अदक्ष कामदारको लागि तोकेको न्युनतम दैनिक ज्याला दर भन्दा कम नहुने गरी दिइनेछ ।

### **३०. प्रशासनिक व्यवस्थापन :**

यस कार्यविधि अनुसार नियुक्त गरिएका सम्पुर्ण नगरपालिका नगर प्रहरी (वरिष्ठ समेत) हरुको प्रशासनिक व्यवस्थापन गर्ने कार्य नगरपालिका कार्यालयको प्रशासन शाखा वा तहाँबाट व्यवस्था भए बमोजिम हुनेछ ।

### **३१. अछित्यारी सम्बन्धमा :**

यस नगरपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७९ मा व्यवस्था गरिएका नियम, उपनियमहरु संसोधन एवं थपघट गर्ने सम्पुर्ण अधिकार नगर कार्यपालिकामा निहित रहनेछ ।

### **३२. खारेजी र बचाउ : यो कार्यविधि स्वीकृत हुनु भन्दा अगाडी यस ऐन बमोजीम हुनुपर्ने कार्य यसै बमोजीम भएको मानिनेछ ।**

**करार सम्भौताको नमुना फाराम  
(नियम २ को उपनियम भ संग सम्बन्धित)**

**करार सेवा सम्भौता पत्र**

राजदेवी नगर कार्यपालिकाको कार्यालय र जिल्ला .....  
गाउँ/नगरपालिका, वडा नं. .... बस्ने श्री ..... विच भएको सेवा करार लिने दिने सम्बन्धिको करार पत्र ।

राजदेवी नगर कार्यपालिकाको कार्यालय (यस पछि प्रथम पक्ष भनिने) र जिल्ला .....  
..... गाउँ/नगरपालिका, वडा नं. .... बस्ने ..... को छोरा/छोरी बर्ष .....  
को श्री ..... (यस पछि दोस्रो पक्ष भनिने) का विच राजदेवी नगरपालिका भित्र सुरक्षा र रेखदेख कार्यको लागि नगरपालिका नगर प्रहरी पदमा सेवा करारमा लिने दिने कार्यको लागि देहायको शर्तहरूको अधिनमा रही दोश्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मन्जुर भई करार सम्भौता गरी एक/एक प्रति आपसमा बुझी लियौं दियौं ।

१. यो करारनामाको अवधि मिति २०....।...।.... गतेबाट २०....।....।.... गतेसम्म जम्मा ६ महिनाको परिक्षण कालको हुनेछ ।
२. सेवा गरे बापत महिना भुक्तानी भए पछि मासिक पारिश्रमिक बापत रु. ..... (अक्षरेपी ..... ) प्रथम पक्षले दोश्रो पक्षलाई उपलब्ध गराउने छ ।
३. कुनै कारणवश दोश्रो पक्षले आफुले गर्दै आएको सेवा कार्य त्यागी राजीनामादिन चाहेमा वा करार भंग गर्न चाहेमा १ महिना अघि नै प्रथम पक्षलाई लिखित जानकारी वा राजीनामा दिनु पर्नेछ । अन्यथा दोश्रो पक्षले १ महिनाको पारिश्रमिक बराबरको रकम प्रथम पक्षलाई बुझाउनु पर्ने छ ।
४. दोश्रो पक्षले सेवा त्याग गर्दा आफुसंग रहेको जिन्सी सामान र तिर्नु पर्ने बाकी बुझाई फरफारक गर्नु पर्नेछ र सो बमोजिम नभएमा प्रथम पक्षले दोश्रो पक्षलाई नियमानुसार कारवाही गर्नेछ ।
५. दोश्रो पक्षले यस करारपत्रका साथ संलग्न कार्यविवरण अनुसारको काम, कर्तव्य र अधिकार सम्बन्धि जिम्मेवारीमा कुनै प्रकारको ढिलासुस्ती, लापरवाही गरेमा वा कुनै पनि तोकिएको काम समयमा जिम्मेवारी पुर्वक पुरा नगरेमा वा दोश्रो पक्षको काम पहिलो पक्षलाई सन्तोषजनक नलागेमा पहिलो पक्षले कुनै पनि समय करार भंग गर्न वा काम नभएको अवधीको सुविधा कट्टा गर्न सक्नेछ ।
६. दोश्रो पक्षले गैहँ जिम्मेवारी ढंगले काम गरी पहिलो पक्षलाई हानी नोक्सानी पुऱ्याएमा पहिलो पक्षले तोके बमोजिमको हानी नोक्सानीको रकम हर्जाना स्वरूप दोश्रो पक्षले पहिलो पक्षलाई बुझाउनु पर्नेछ ।
७. दोश्रो पक्षले करार तथा संलग्न अनुसारको काम, कर्तव्य र अधिकार अनुसार काम गर्दा पाउने विदा तथा अन्य सुविधाहरू नगरपालिका नगर प्रहरी व्यवस्थापन कार्यबिधि, २०७५ मा व्यवस्था भए बमोजिम प्राप्त गर्न सक्नेछ ।

८. दोश्रो पक्षको कार्य पहिलो पक्षलाई सन्तोषजनक लागेमा पहिलो पक्षले दोश्रो पक्ष संगको करार नियुक्ति सदर गरी अवधि थप गर्न सक्नेछ ।

९. प्रथम पक्षले दोश्रो पक्षलाई नियमानुसार पोशाक खर्च उपलब्ध गराउने छ ।

१०. यस करारनामामा हस्ताक्षर गर्ने दुवै पक्षको पुरा विवरण एवं हस्ताक्षर निम्नानुसार रहेको छ ।

पहिलो पक्षको तर्फबाट

दोश्रो पक्षको तर्फबाट

हस्ताक्षर : .....

हस्ताक्षर .....

नाम थर :.....

नाम थर .....

दर्जा : प्रमुख प्रशासकीय अधिकृत

ठेगाना .....

कार्यालयको छाप

इति सम्वत् २०..... साल ..... महिना ..... गते ..... रोज ..... शुभम् ।

**नगरपालिका नगर प्रहरीको लागि चाहिने न्युनतम योग्यता**

**(नियम ६ र ९ संग सम्बन्धित)**

(क) नगरपालिका नगर प्रहरीको लागि चाहिने न्युनतम योग्यता निम्नानुसार रहेको छ ।

- १) नेपाली नागरिकता भएको ।
- २) १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । (महिलाको हकमा ४० वर्ष ननाघेको), अवकाश प्राप्त सुरक्षाकर्मीको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
- ३) कम्तीमा ८ कक्षा उत्तीर्ण भएको ।
- ४) पुरुषको हकमा शरीरको उंचाई घटीमा ५ फिट २ ईन्च र वजन घटीमा ५० के. जी. हुनुपर्ने ।  
(महिलाको हकमा शरीरको उंचाई घटीमा ५ फिट र वजन घटीमा ४५ के. जी. हुनुपर्ने)
- ५) कुनै प्रकारको गैर कानुनी कार्यमा संलग्नता नरहेको लिखित जानकारी दिनुपर्ने ।
- ६) शारिरीक रूपमा स्वस्थ्य रहेको/काम गर्न सक्ने प्रमाणित भएको ।

(ख) वरिष्ठ नगरपालिका प्रहरीको लागि चाहिने न्युनतम योग्यता निम्नानुसार रहेको छ ।

- १) नेपाली नागरिकता भएको ।
- २) २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको ।
- ३) कम्तीमा एस.एल.सि. परिक्षा उत्तीर्ण भएको ।
- ४) कुनै प्रकारको गैर कानुनी कार्यमा संलग्नता नरहेको लिखित जानकारी दिनुपर्ने ।
- ५) शारिरीक रूपमा स्वस्थ्य रहेको/काम गर्न सक्ने प्रमाणित भएको ।
- ६) प्रहरी वा सुरक्षा सेवामा घटीमा ५ वर्षको अनुभव भएको ।

राजदेवी नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
राजदेवी, रौतहट  
मधेश प्रदेश, नेपाल

रु. १० को  
हुलाक  
टिकट

### दरखास्त फारामको नमुना

(नियम ११ को उपनियम क संग सम्बन्धित)

पासपोर्ट साईजको  
फोटो

नियुक्त हुन चाहेको पद :

विज्ञापन नम्बर :

आवेदन पेश गरेको कार्यालय :

व्यक्तिगत विवरण :

नाम थर :

जन्म मिति :

स्थायी ठेगाना :

बाबुको नाम :

हजुरबुबाको नाम :

आमाको नाम:

पेशा :

विवाहित वा अविवाहित :

शैक्षिक योग्यता : ..... उत्तिर्ण

नागरिकता नम्बर :

नागरिकता जारी भएको मिति/जिल्ला :

संलग्न गरेको प्रमाण पत्रको प्रतिलिपीहरु :

- १.
- २.
- ३.
- .....
- .....

औँठा छाप	
दांया	बांया

माथी उल्लेख गरेका र संलग्न गरेका जानकारी एवं कागजातहरु सही सांचो हुन् । फरक परे कानुन बमोजिम सहुँला बुझुँला ।

मिति:

निवेदकको हस्ताक्षर

प्रवेश पत्रको नमुना  
(नियम ११ को उपनियम क संग सम्बन्धित)

परिक्षा प्रवेश पत्र

नियुक्त हुन चाहेको पद :

विज्ञापन नम्बर :

विज्ञापन मिति :

दर्ता नम्बर :

नाम थर :

श्रेणी, तह :

उम्मेदवारको दस्तखत नमुना :

सम्बन्धित कर्मचारीले भर्ने :

यस कार्यालयबाट लिइने उक्त पदको परिक्षामा तंपाईंलाई संलग्न हुन अनुमती दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुग्ने ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमती रद्द हुन सक्नेछ ।

पासपोर्ट साईजको  
फोटो

मिति :

.....  
अधिकृतको दस्तखत

परिक्षा प्रवेश पत्र

नियुक्त हुन चाहेको पद :

विज्ञापन नम्बर :

विज्ञापन मिति :

दर्ता नम्बर :

नाम थर :

श्रेणी, तह :

उम्मेदवारको दस्तखत नमुना :

सम्बन्धित कर्मचारीले भर्ने :

यस कार्यालयबाट लिइने उक्त पदको परिक्षामा तंपाईंलाई संलग्न हुन अनुमती दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुग्ने ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमती रद्द हुन सक्नेछ ।

पासपोर्ट साईजको  
फोटो

मिति :

.....  
अधिकृतको दस्तखत

नगरपालिका नगर प्रहरीमा हुनुपर्ने आचरण

(नियम १६ को उपनियम (क) संग सम्बन्धित)

नगरपालिका नगर प्रहरीमा हुनुपर्ने आचरण देहाय अनसार रहेका छन् ।

१. कुनै प्रकारको कुलतमा परेको नहुनु पर्ने,
२. सरल, ईमान्दार र सहयोग गर्न तत्पर हुनु पर्ने,
३. कुनै राजनैतिक पार्टीको सदस्य नहुनु पर्ने,
४. कुनै प्रकारको अपराधिक गिरोहमा आवद्ध नहुनु पर्ने,
५. कुनै प्रकारको फौजदारी अभियोग नलागेको हुनु पर्ने,
६. डयुटीमा खटिएको समयमा कुनै प्रकारको मादकपदार्थ सेवन गर्न नहुने र
७. डयुटीमा खटिएको समयमा कोही व्यक्ति संग भगडा एवं रिसराग गर्न नहुने ।

आज्ञाले,  
प्रलव कायस्थ  
प्रमुख प्रशासकीय अधिकृत